



बन्दिपुर गाउँपालिका

बन्दिपुर गाउँपालिकाद्वारा प्रकाशित राजपत्र

खण्ड: ४

संख्या: १८

मिति: २०७७/०८/२९

भाग १

बन्दिपुर गाउँपालिका

गाउँ कार्यपालिका कार्यालयको सुचना

बन्दिपुर गाउँपालिकामा बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन,

२०७७

प्रस्तावना:

बन्दिपुर गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रूपमा स्थापित गराउने अभिप्रायले बालबालिकाको हकहितलाई प्रवर्द्धन गर्ने, घरपरिवार र समाजमा बालबालिकाप्रतिको दृष्टिकोणलाई सामाजिक रूपमा बालअधिकार सम्बन्धि विद्यमान सङ्घीय कानून र नेपालले पक्ष राष्ट्रको हैसियतबाट अनुमोदन गरेका अन्तराष्ट्रिय महासन्धीको भावनाअनुरूप गरिने क्रियाकलापहरूलाई व्यवस्थित रूपमा अघि बढाउनु गाउँपालिकाको महत्त्वपूर्ण कार्य हो भन्ने तथ्यलाई दृष्टिगत गर्दै बालअधिकारका क्षेत्रमा देखिएका प्रतिकूल अवस्थालाई आधार मानेर स्थानीय तहमा बालबालिकाको हकहितलाई संरक्षण गर्ने, आवश्यकतालाई पहिचान गर्ने, सम्बद्ध क्षेत्रको समस्यालाई न्यूनीकरण गर्दै जानु स्थानीय सरकारको मूलभूत कर्तव्य समेत हुँदा बालअधिकार संरक्षणका क्षेत्रमा देखिएका चुनौतीहरूलाई सहि ढंगले सम्बोधन गर्न आवश्यकता महसुस गरी बन्दिपुर गाउँपालिकाको गाउँ सभाबाट प्रस्तुत बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७७ बनाई लागू गरिएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐनको नाम “बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७७” रहने छ।
- (२) यो ऐन बन्दिपुर गाउँ सभाले पारित गरेको मिति देखि लागू हुने छ।

२. परिभाषा:

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:

- (क) अध्यक्ष भन्नाले गाउँपालिकाको अध्यक्षलाई जनाउँछ।
- (ख) बालअधिकार भन्नाले यस ऐनको दफामा व्यवस्थित बालबालिकाको अधिकारलाई जनाउँछ।
- (ग) बाल कल्याण अधिकारी भन्नाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६१ बमोजिमको बाल कल्याण अधिकारीलाई जनाउँछ।
- (घ) महासन्धी भन्नाले बालअधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धी सन् १९८९ लाई जनाउँछ।
- (ङ) समिति भन्नाले ऐनको दफा ३ (१) बमोजिम गठित समितिलाई जनाउँछ।
- (च) संरक्षण अधिकारी भन्नाले ऐनको दफा ३ (२) बमोजिम गठित समितिको प्रमुख भै काम गर्ने अधिकारीलाई जनाउँछ।

परिच्छेद-२

बालसंरक्षण समिति सम्बन्धि व्यवस्था

३. बाल संरक्षण समितिको गठन तथा कार्य संचालन विधि

- (१) बन्दिपुर गाउँपालिका देहाय बमोजिमको एक बाल संरक्षण समिति रहनेछ।
 - (क) अध्यक्षले तोकेको वडाअध्यक्ष – संयोजक
 - (ख) बाल कल्याण अधिकारी – सदस्य
 - (ग) बालअधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाको प्रतिनीधि – सदस्य
 - (घ) गाउँपालिका क्षेत्रभित्र स्थापित बालसुधार गृहको प्रतिनीधि – सदस्य
 - (ङ) गाउँपालिकाको बालबालिका सम्बन्धि शाखाको प्रमुख – सदस्य सचिव
- (२) बाल संरक्षण अधिकारी सम्बन्धि व्यवस्था तोकीए बमोजिम हुनेछ।

४. बाल संरक्षण समितिको काम, कर्तव्य र अधिकार

- (क) बालबालिकाको हकहित संरक्षण सम्बन्धि योजनाको तर्जुमा गरी कार्यपालिकामा पेश गर्ने,
- (ख) संघीय कानून अनुसार स्वीकृत बालअधिकार सम्बन्धि शिक्षा नीतिका कार्यक्रमहरू तयार गर्ने,
- (ग) उपदफा (क) र (ख) मा उल्लेख गरिएका योजना र कार्यक्रमहरूलाई लागू गर्न आवश्यक संयन्त्र तयार गर्ने ,
- (घ) बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूको अभिलेख राख्ने, अनुगमन र नियमन गर्ने।

५. बाल संरक्षण समितिको कार्यकाल

दफा ४ बमोजिमको समितिको कार्यकाल गठन भएको मितिले दुई वर्ष हुनेछ।

परिच्छेद-३
विविध

६. नियम बनाउने अधिकार:

(क) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न आवश्यक नियमावली बनाउने अधिकार कार्यपालिकालाई हुनेछ ।

७. वाधा अड्काउ फुकाउने अधिकार:

यस ऐनको उद्देश्य कार्यान्वयन गर्दा वाधा अड्काउ परेमा वाधा फुकाउने अधिकार कार्यपालिकामा हुनेछ ।



आज्ञाले
महेश सुवेदी
प्रमुख प्रशासकिय अधिकृत